



नयाँ शक्ति पार्टी, नेपाल

Naya Shakti Party, Nepal

केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं

प.सं.-

च.नं.-

मिति: २०७९/०६/१४

विषय: केही समसामयिक विषयमा प्रेस वक्तव्य

देशको समसामयिक अवस्था, वर्तमान सरकारको गैरजिम्मेवार कार्यशैली, बुढीगण्डकी प्रकरण, प्रशासनिक बेथिति, अनियमिता र भ्रष्टाचार, महिलाहिंसाको कहालीलाग्दो अवस्था र चाडबाडको मुखमा बजारमा देखिएका विकृतिलगायतका जनसरोकारका विषयमा पार्टीका धारणा तपसील बमोजिम प्रष्ट पार्न चाहन्छौं-

१. कञ्चनपुरको निर्मला पन्त घटनामा सरकार अपराधी पत्ता लगाउन र दण्ड दिन पूर्णतः असफल भएको छ । पञ्चायतकालको नमिता-सुनिता काण्डको पुनरावृत्तिझैं लाग्ने यो घटनामा सरकारको भूमिका र गृहमन्त्रीको अभिव्यक्ति आधुनिक लोकतान्त्रिक राज्य र समाजका लागि लज्जाको विषय हो । साथसाथै, राज्ययन्त्र भित्रभित्रै गिरोहतन्त्रमा परिणत भएको ज्वलन्त प्रमाण पनि हो । राज्यले गठन गरेको छानबिन समितिको प्रतिवेदनपछि पनि दोषी पत्ता नलाग्नु, छानबिन समितिका सदस्यबाटै विवादास्पद अभिव्यक्ति आउनु, छानबिनका क्रममा नाटकीय घटनाक्रम देखापर्नु, घटना झनै रहस्यमय बन्दै जानु तर कसैले पनि नैतिक जिम्मेवारी बहन नगर्नु अत्यन्त निन्दनीय हो । बलात्कार र हत्याजस्तो जघन्य अपराधको घटनालाई नाटकीय ढंगले ढाकछोप गर्ने सरकारी प्रयास किमार्थ सैह्य हुनसक्दैन ।

२. रौतहट, पोखरा, नवलपुर, काठमाडौंलगायत देशका विभिन्न भागमा किशोरी/महिलामाथि भइरहेका बलात्कार, एसिड आक्रमण र यौन दुर्व्यहारका शृंखलाबद्ध घटनाले पार्टीलाई अत्यन्त दुःखी, क्षुब्ध र स्तब्ध बनाएको छ । श्रेया विक र सम्झना दासजस्ता निर्दोष बालिका/युवतीहरूको हत्या कहालीलाग्दो हो । वर्तमान सरकार गठन भए यताको ५ महिनामा १४३६ बलात्कार तथा यौनदुर्व्यवहारको घटना हुनु सम्पूर्ण नेपाली समाज र मानवताकै लागि निरासा, लज्जा र हिनताको विषय हो । सरकार र प्रहरी प्रशासनले यस्ता घटनाप्रति निर्मम प्रतिरक्षा योजना, अनुसन्धान र कानुनी कारबाही गर्न कुनै कसर बाँकी राख्नु हुन्छ ।

३. दशैँलगायत महत्वपूर्ण चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा कालाबजारी, कृत्रिम अभाव र महंगीको समस्या चर्कोरूपमा देखिन थालेको छ । यात्रुहरूको टिकट बुकिङ्गमा ठगी र कृत्रिम अभाव सृजना गरी अस्वभाविक भाडा असुल्ने प्रवृत्तिहरू क्रियाशील हुन थालेका छन् । बजार अनुगमनलाई बलियो बनाउन, ठगी, कालाबजारी, कृत्रिम अभाव र महंगीलाई अलिबम्ब रोक्न पार्टी सरकारसँग जोडदार माग गर्दछ ।

४. बुढीगण्डकीजस्तो महत्वपूर्ण राष्ट्रिय गौरवको योजनालाई राजनीतिक स्वार्थका लागि भूराजनीतिक रणनीतिको गोटी बनाउनु सर्वदा दुःखद र निन्दनीय कार्य हो । यस प्रक्रियामा विभिन्न शक्तिकेन्द्रहरूबीच



नयाँ शक्ति पार्टी, नेपाल

Naya Shakti Party, Nepal

केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं

प.सं.-

च.नं.-

ठूलो कमिसन रकमको चलखेल भएको आशंका छ । बुढी गण्डकी राष्ट्रिय गौरवको आयोजना भएको हुँदा नेपाल सरकार आफैले बनाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा सधैं रहँदै आएको हो । ग्लोबल टेन्डरको कानुनी प्रक्रिया पुरा नगरी ठाडो निर्णयबाट विवादास्पद चिनियाँ कम्पनीलाई दिने वर्तमान सरकारको निर्णय दूर्भाग्यपूर्ण हो । बुढीगण्डकी आयोजनासँग जोडिएका रहस्यमय चलखेलको छानबिन गर्न र सत्यतथ्य जनसमुदायबीच ल्याउन हाम्रो पार्टी सरोकारवाला संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिकरूपमा हार्दिक अपिल तथा आग्रह गर्न चाहन्छ ।

५. यही बीचमा देशका विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाभित्र भएका अनियमितता र भ्रष्टाचारका समाचारहरु व्यापकरूपमा सार्वजनिक भएका छन् । राज्यले सेनालाई जिम्मा दिएका ठूला परियोजनाहरुको कन्टिजेन्सी र भेरियसन रकम बढाउन राजनीतिक नेतृत्वले मद्दत गर्ने र सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई पार्टी सञ्चालन तथा चुनावी खर्च सहयोग भन्दै कमिसन बाँडफाँट गर्ने गरेको भ्रष्टाचार सुचनाहरु प्राप्त भएका छन् । यस बिषयमा समेत अबिलम्ब छानबिन शुरुवात गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक अपिल र आग्रह गरिन्छ ।

६. केही समययता देशको सार्वजनिक जीवनका सबै पक्षहरु अस्तव्यस्त भएका छन् । देश सरकारविहनिताको स्थितितिर उदत छ । राज्ययन्त्रप्रति जनविश्वास अस्वभाविकरूपमा घटेको छ । यस्तो अराजक स्थितिको फाइदा उठाएर विकृत, भ्रष्ट र अपराधितत्वहरु सामाजिक मूल्यमान्यता र मर्यादाविपरित जनविरोधी क्रियाकलापमा सामेल हुँदै गएको आभाष हुनु थालेको छ । यस्तो वेला नागरिक सचेतना र सर्तकता बढाउन जरुरी छ । राज्यलाई खबरदारी गर्नुको साथै अराजक र असामाजिक क्रियाकलापविरुद्ध एकताबद्ध भई सहकार्य गर्न समेत पार्टी नागरिक समाज र आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।

डम्बर खतिवडा

प्रवक्ता

प्रशान्त सिंह

प्रवक्ता